

स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

श्री शेर सदस्य महानुभावहरु

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.

पुरनचौर, पोखरा-१९, कास्की

आ.व. २०७८/७९ को लेखापरीक्षणको प्रतिवेदन

हामीले जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.को वित्तीय विवरण जसले २०७९ साल आषाढ मसान्तको वित्तीय स्थिति विवरण, सो मितिमा समाप्त भएको अर्थिक वर्ष २०७८/७९ को आय विवरण, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन तथा वित्तीय विवरणहरूसँग सम्बन्धित नीति तथा टिप्पणीहरु समावेश गर्दछ, को लेखापरीक्षण सम्पन्न गरेको छौं।

हाम्रो राय

हाम्रो रायमा संलग्न वित्तीय विवरणहरु लेखा सँग सम्बन्धित टिप्पणीहरुका साथ अध्ययन गर्दा ३२ असार २०७९ को आर्थिक स्थिति तथा सोहि मितिमा समाप्त भएको आर्थिक संचालन नतिजा नेपाल लेखामान बमोजिम तथा अन्य कानूनी आवश्यकता बमोजिम समुचित तथा यथार्थ विवरण चित्रण गर्दछ।

रायका आधारहरु

लेखापरीक्षणको सर्वमान्य सिद्धान्त तथा नेपाल लेखापरीक्षण मानको आधारमा लेखापरीक्षण सम्पन्न गरिएको छ। वित्तीय विवरण सारभुतरूपमा गलत आँकडा रहित छ भन्ने कुरामा विश्वस्त हुनको लागि ती लेखापरीक्षण मान अनुसार लेखापरीक्षण योजना तयार गरी तदनुसार लेखापरीक्षण सम्पन्न गरिएको छ। वित्तीय विवरणमा उल्लेखित रकम र खुलाइएका अन्य विवरणलाई पुष्ट्याई गर्नका निमित्त प्रमाणको छड्के परीक्षणलाई समेत लेखापरीक्षणमा समावेश गरिएको छ। संस्थाले अवलम्बन गरेको लेखा सिद्धान्त, व्यवस्थापनले गरेका महत्वपूर्ण अनुमान तथा वित्तीय विवरण प्रस्तुतीको समग्र स्थितीको मुल्याङ्कन पनि लेखापरीक्षणमा समावेश गरिएको छ। लेखापरीक्षण प्रकृयाले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।

व्यवस्थापनका उत्तरदायित्वहरु

प्रचलीत कानून तथा नेपाल लेखमान बमोजिम वित्तीय विवरणको तयारी र यथार्थ प्रस्तुतिकरण गर्नु जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनको उत्तरदायित्व हो। यस उत्तरदायित्व अर्न्तगत वित्तीय विवरण गलत आँकडा, जालसाजी वा त्रुटी रहित छ भनी तयारी र प्रस्तुतीकरण गर्ने कार्यसँग सम्बन्धित आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने, लागू गर्ने र अद्यावधिक बनाई राख्ने, उपयुक्त लेखानीतिको छनौट गर्ने र लागू गर्ने तथा तत्कालिन अवस्थामा उपयुक्त लेखा अनुमानहरु गर्ने कार्यहरु पर्दछन्। व्यवस्थापनले तय गरेका ति वित्तीय विवरण उपर लेखापरीक्षणको आधारमा मन्तव्य जारी गर्नु हाम्रो उत्तरदायित्व हो।

लेखापरीक्षकको उत्तरदायित्वहरु

व्यवस्थापनले तय गरेका ति वित्तीय विवरण उपर लेखापरीक्षणको आधारमा मन्तव्य जारी गर्नु हाम्रो उत्तरदायित्व हो।

मन्तव्य:

हामी द्वारा सम्पन्न गरिएको लेखापरीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :

क) हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना, स्पष्टिकरण र जवाफ पाएका छौं।



- ख) हामीले लेखापरीक्षण गरेका श्रेस्ताहरुको आधारमा हाम्रो रायमा संस्थाका हिसाब किताबहरु सहकारी विभागद्वारा लेखापरीक्षकले पेश गर्नुपर्ने लेखापरीक्षण लड्ग फर्म प्रतिवेदनमा उल्लेखित टिप्पणीहरु बाहेक प्रचलित ऐन बमोजिम ठीकसँग राखिएका छन् ।
- ग) यो प्रतिवेदन सँग सम्बन्धित संलग्न वित्तीय अवस्थाको विवरण (वासलात); नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र प्रमुख लेखा नीतिहरु तथा टिप्पणीहरु संस्थाले राखेका हिसाब किताब, बहीखाता श्रेस्ता र लेखासँग दुरुस्त रहेका छन् ।
- घ) लेखापरीक्षणको सिलसिलामा पाएसम्मको सूचना एवम् हामीलाई दिइएको जानकारी र स्पष्टिकरण तथा संस्थाको हिसाब किताबको परीक्षणको आधारमा सञ्चालन समिति वा प्रतिनिधि वा कुनै पदाधिकारी वा कुनै कर्मचारीले प्रचलित कानून विपरित काम गरेको वा अनियमित कार्य गरेको वा संस्थाको सम्पत्ति हिनामिना गरेको वा संस्था र निक्षेपकर्ताहरुको हित संरक्षण विरुद्ध कार्य गरेको हाम्रो जानकारीमा आएन ।
- ड) हामीले लेखापरीक्षण गरेका श्रेस्ताहरुको आधारमा संस्थाको कारोबार सन्तोषजनक रुपमा सञ्चालन भएको पायौं ।

मिति: २०७९।०५।१४

स्थान: पोखरा, कास्की ।

UDIN नं : 220830CA00477rSy8i


सिए. अर्जुन गोशेली
(प्रोप्राइटर)



जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

पोखरा-१९, कास्की

वित्तिय स्थिति विवरण (२०७९ आषाढ मसान्तको)

पूँजी तथा दायित्व	अनुसूची	यस वर्षको (रु)	गत वर्षको (रु)
शेयर पूँजी	१	२९,८११,०००.००	२६,७२७,५००.००
जगेडा कोष	२	१६,८०२,६२९.१६	१३,८५३,६३७.३९
अन्य कोषहरु	२	८,८६०,६८६.७१	७,१९८,३५२.२३
बचत तथा निक्षेप	३	२२७,९६८,८७२.३८	२१२,८१२,१०३.२३
चालु दायित्व तथा व्यवस्था	४	३,६५९,५३८.५८	२,८०५,१११.२८
ऋण नोक्सानी कोष व्यवस्था	५	३,४८३,०९२.०२	३,१३६,०४५.३४
बाह्य ऋण		०.००	१,२१६,५५९.२५
कर दायित्व		९९७,३४८.६७	८३७,५७४.०७
स्थगन कर		३,६७५.००	३,५८३.२४
जम्मा		२९१,५८६,८४२.५३	२६८,५९०,४६६.०३
सम्पत्ति तथा जायजेथा			
नगद मौज्दात		२८०,८२१.८३	१,३९१,७५२.६४
बैंक मौज्दात	६	४३,०६३,३७१.०४	४५,१५२,२८०.७१
लगानी हिसाब	७	५८०,१००.००	५८०,१००.००
कर्जा तथा सापट लगानी	८	२४१,४४७,७६७.१६	२१६,१२३,७१५.९१
चालु सम्पत्ति	९	२,६९२,९३२.४०	२,६३२,४८३.७८
स्थिर सम्पत्ति	१०	३,५२१,८५०.१०	२,७१०,१३२.९९
जम्मा		२९१,५८६,८४२.५३	२६८,५९०,४६६.०३
प्रमुख लेखानीति तथा टिप्पणी	१६		


हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको आधारमा


व्यवस्थापक


कोषाध्यक्ष


सचिव


अध्यक्ष


चार्टर्ड एकाउन्टेन्ट



जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

पोखरा-१९, कास्की

आय विवरण

आ.व. २०७८-७९ (श्रावण १, २०७८ देखि असार ३२, २०७९ सम्म)

विवरण	अनुसूची	यस वर्षको (रु)	गत वर्षको (रु)
ब्याज आम्दानी हिसाव		२७,४८६,०९९.३६	२२,३४०,९७०.६२
ब्याज खर्च हिसाव	११	१५,२३१,०५०.५९	१२,९०८,४५४.१७
खुद ब्याज आम्दानी		१२,२५५,०४८.७७	९,४३२,५१६.४५
अन्य आम्दानी	१२	१,२१८,८१०.०६	१,५१५,०२०.००
बैंक तथा वित्तिय संस्थाबाट प्राप्त ब्याज आम्दानी		२,५६१,८४९.२०	२,०३५,१८३.५०
कुल संचालन आम्दानी		१६,०३५,७०८.०३	१२,९८२,७१९.९५
कर्मचारी खर्च	१३	२,४२८,२८७.६०	२,०९१,३८३.३०
प्रशासनिक खर्च	१४	२,२०२,३६९.६७	१,६२०,५१५.७०
मर्मत तथा संभार खर्च	१५	१३८,९१४.३४	७१,९९५.००
ह्रासकट्टि खर्च	१०	४३२,६११.४२	३०७,२१०.२९
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा		१०,८३३,५२५.००	८,८९२,४१५.६६
सम्भावित नोक्सानी व्यवस्था	५	३४७,०४६.६८	५३,०४६.०८
सञ्चालन मुनाफा (नोक्सान)		१०,४८६,४७८.३२	८,८३९,३६९.५९
गैर सञ्चालन आम्दानी		१२२,६९९.३०	३१,५६९.६०
कर अधिको नाफा (नोक्सानी)		१०,६०९,१७७.६२	८,८७०,९३१.१९
कर्मचारी बोनस व्यवस्था		५२४,३२३.९२	४४१,९६८.४८
कर अधिको नाफा (नोक्सानी)		१०,०८४,८५३.७०	८,४२८,९६२.७१
यस वर्षको कर व्यवस्था		९९७,३४८.६७	८३७,५७४.०७
यस वर्षको स्थगत कर आम्दानी (खर्च)		(९९.७७)	(२,१६६.०५)
गत वर्षको कर खर्च		-	१२४,८३६.६२
खुद नाफा (नोक्सान)		९,०८७,४१३.२६	७,४६४,३८५.९७
प्रमुख लेखानीति तथा टिप्पणी	१६		

हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको आधारमा


व्यवस्थापक


कोषाध्यक्ष


सचिव


अध्यक्ष


चार्टर्ड एकाउन्टेन्ट



जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

पोखरा-१९, कास्की

नगद प्रवाह विवरण

(आ.व.२०७८/७९ को अन्त्यमा)

क्र.सं.	विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१.	<u>सञ्चालन गतिविधिबाट नगद प्रवाह</u>		
	कर अगाडिको नाफा	१०,०८४,८५३.७०	८,४२८,९६२.७१
	जोडः हासकट्टी खर्च	४३२,६११.४२	३०७,२१०.२९
	नाफा संचालन पुँजी समायोजन भन्दा अगाडि	१०,५१७,४६५.१२	८,७३६,१७२.९९
	समायोजनः		
	ऋण लगानीमा घटी बढी	(२५,३२४,०५१.२५)	(३५,१३४,८०५.४८)
	अन्य सम्पत्तिमा घटी बढी	(६०,४४८.६२)	(५११,८९३.७७)
	निक्षेपमा घटी बढी	१५,१५६,७६९.१५	३२,२७३,६७०.४३
	अन्य दायित्वमा घटी बढी	८५४,४२७.३०	(१,२६५,०७७.००)
	खराब कर्जा कोषमा घटी बढी	३४७,०४६.६८	५३,०४६.०८
	गत वर्षको कर तिरेको	(८३७,५७४.०७)	(७८९,७४७.०८)
	सञ्चालन गतिविधिबाट नगद प्रवाह	६५३,६३४.३१	३,३६१,३६६.१५
२	<u>लगानी गतिविधिबाट नगद प्रवाह</u>		
	क. स्थिर सम्पत्ति (खरिद)	(१,२४४,३२८.५४)	(४१,८५०.००)
	ख. स्थिर सम्पत्ति बिक्री	-	-
	ख. लगानीमा कमी (बृद्धि)	-	(३००,०००.००)
	लगानी गतिविधिबाट खुद नगद प्रवाह	(१,२४४,३२८.५४)	(३४१,८५०.००)
३	<u>वित्तिय गतिविधिबाट नगद प्रवाह</u>		
	क. शेयर पुँजीमा बृद्धि (कमी)	३,०८३,५००.००	२,२१३,८००.००
	ख. कोषहरुको घटीबढी	(४,४७६,०८७.००)	(४,४४९,७८२.७३)
	ग. बाह्य ऋणमा घटीबढी	(१,२१६,५५९.२५)	(१,८५४,२७९.०९)
	वित्तिय गतिविधिबाट खुद नगद प्रवाह	(२,६०९,१४६.२५)	(४,०९०,२६१.८२)
	नगद तथा बैंक मौज्दातमा बृद्धि (१ + २ + ३)	(३,१९९,८४०.४८)	(१,०७०,७४५.६७)
	यस वर्षको शुरुमा नगद तथा बैंक मौज्दात	४६,५४४,०३३.३५	४७,६१४,७७९.०२
	यस वर्षको अन्त्यमा नगद तथा बैंक मौज्दात	४३,३४४,१९२.८७	४६,५४४,०३३.३५
	प्रमुख लेखा निति तथा टिप्पणहरु	१६	

हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको आधारमा


व्यवस्थापक


कोषाध्यक्ष


सचिव


अध्यक्ष


चार्टर्ड एकाउन्टेण्ट

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

पोखरा-१९, कास्की

इक्विटी परिवर्तनको विवरण

आ.व. २०७८-७९ (१ श्रावण २०७८ देखि ३२ आषाढ २०७९ सम्म)

विवरण	शेयर पूँजी	जगेडा कोष	संरक्षित पूँजी फिर्ता कोष	सहकारी प्रबर्द्धन कोष	शेयर लाभांश कोष	सहकारी भिषा कोष	सहकारी विकास कोष	सामुदायिक विकास कोष	जोखिम व्यवस्थापन कोष	घाटापूर्ति कोष	स्थिरीकरण कोष	अम्मा
शुरूको मौज्दात	२६,७२७,५००.००	१३,८५३,६३७.३९	१,३९९,५७२.३७	५४,८३३.७५	२,९९९,५०७.९६	२०८,५३६.२८	२०८,५३६.२८	२०८,५३६.२८	२०८,५३६.२८	१,४९७,३५१.३०	५७२,९४९.७१	४७,७७९,४८९.६२
लेखा निनिता भएको परिवर्तनको अस्	-	-	-	-	-	-	-	-	-	-	-	-
परिवर्तित मौजाद	-	-	-	-	-	-	-	-	-	-	-	-
चुक्तापूँजि थप (फिर्ता)	-	-	-	-	-	-	-	-	-	-	-	-
सम्पत्तिमा भएका पुनर्मुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-	-	-
सदस्यहरूबाट भएको योगदान	-	-	-	-	-	-	-	-	-	-	-	-
अन्य शिषक बाट रकमान्तर	-	८६०.००	-	-	-	-	-	-	-	-	-	८६०.००
शेयर जारी	३,०८३,५००.००	-	-	-	-	-	-	-	-	-	-	३,०८३,५००.००
कोषबाट भएको भुक्तानी तथा खर्च	-	-	१,३६६,५४२.१९	-	(२,९९९,५४९.१८)	(१,४०,९२७.००)	-	(५९,९३२.६४)	-	-	-	-४,४७६,९४७.०९
विभिन्न कोषको समायोजन	-	-	(३३,०३०.१८)	-	(१,९६२.७८)	(६७,६०९.२८)	(२०८,५३६.२८)	(१५६,६०३.६४)	(२०८,५३६.२८)	-	-	(०.००)
सदस्य बचतमा लगिएको	-	-	-	-	-	-	-	-	-	-	-	-
यस आ.व.को खर्द नाफा बाडफाँड	-	२,२७१,८५३.३९	१,७०३,८८९.९९	३४,०७७.८०	३,५५४,३९४.५९	२५३,८७९.६९	२५३,८७९.६९	२५३,८७९.६९	२५३,८७९.६९	२५३,८७९.६९	२५३,८७९.६९	९,०८७,४९३.२६
अन्तिमको मौज्दात	२९,८११,०००.००	१६,८०२,६२९.१६	१,७०३,८८९.९९	८८,९१९.५५	३,५५४,३९४.५९	२५३,८७९.६९	२५३,८७९.६९	२५३,८७९.६९	२५३,८७९.६९	१,६७१,२३०.९९	८२६,८२१.३२	५५,४७४,३९५.८७

व्यवस्थापक

कोषाध्यक्ष

सचिव

अध्यक्ष

चाहिँ एकाउन्टेन्ट



जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
पोखरा-१९, कास्की

अनुसूची १: शेयर पूँजी

क्र.सं.	विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१	गत वर्ष सम्मको शेयर पूँजी	२६,७२७,५००.००	२४,५१३,७००.००
२	यस वर्ष थप भएको शेयर पूँजी	३,०८३,५००.००	२,२१३,८००.००
	जम्मा	२९,८११,०००.००	२६,७२७,५००.००

अनुसूची २: जगेडा तथा अन्य कोषहरु

क्र.सं.	कोष	चालु आ.व.सम्मको	गत आ.व.सम्मको
१	जगेडा कोष	१६,८०२,६२९.१६	१३,८५३,६३७.३९
	जगेडा कोष पछिको अन्य कोषहरु	८,८६०,६८६.७१	७,१९८,३५२.२३
२	संरक्षित पूँजी फिर्ता कोष	१,७०३,८८९.९९	१,३९९,५७२.३७
३	सहकारी प्रवर्द्धन कोष	८८,९११.५५	५४,८३३.७५
४	शेयर लाभांश कोष	३,५५४,३१४.५१	२,९१९,५०७.९६
५	सहकारी विकास कोष	२५३,८७९.६१	२०८,५३६.२८
६	सदस्य शिक्षा कोष	२५३,८७९.६१	२०८,५३६.२८
७	सामूदायिक विकास कोष	२५३,८७९.६१	२०८,५३६.२८
८	अन्य जोखिम व्यवस्थापन कोष	२५३,८७९.६१	२०८,५३६.२८
९	घाटापूर्ति कोष	१,६७१,२३०.९१	१,४१७,३५१.३०
११	स्थिरीकरण कोष	८२६,८२१.३२	५७२,९४१.७१
	जम्मा	२५,६६३,३१५.८७	२१,०५१,९८९.६२

अनुसूची ३: बचत तथा निक्षेप

क्र.सं.	विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१	आवधिक निक्षेप	४९,७५२,६३६.००	३२,१८१,७२४.२९
२	विशेष बचत	५४,३२२,८८३.८७	६७,९२२,१८०.४३
३	बाल बचत	१५,५४६,४३१.०१	१३,५६५,४१९.१४
४	खुत्रुके बचत	२,०७२,२८४.४९	३,०३२,८१४.१२
५	कर्मचारी हित कोष बचत	१,०८०,७९०.९३	८५०,९५५.९६
६	नियमित बचत	१०४,९५५,१५२.४४	९४,८२४,०३३.१६
७	युवा विकास कोष बचत	२३८,६९३.६४	४३४,९७६.१३
	जम्मा	२२७,९६८,८७२.३८	२१२,८१२,१०३.२३

अनुसूची ४: चालु दायित्व तथा व्यवस्थाहरु

क्र.सं.	विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१	बचतमा व्याज	१,०५४,९६५.६३	३९१,००६.७२
२	व्याज मूल्यहीन हिसाब	२५७,४८१.१६	२५९,५०८.२०
३	लेखापरीक्षण शुल्क	७४,००४.००	४४,६००.००

(Handwritten signatures and stamps)

(Handwritten signature and stamp)

४	भुक्तानी दिन बाँकी टि.डि.एस:		
४.१	व्याज कर	२३९,३३५.५१	१६९,९०७.७०
४.२	लेखापरीक्षण कर	९९६.००	६००.००
४.३	बैठक भत्ता कर	६,०३०.००	२,०७०.००
४.४	अन्य भुक्तानी दिनुपर्ने कर	-	१.८९
४.५	सामाजिक सुरक्षा कर	३,४७३.०६	-
४.६	पारिश्रमिक कर	-	१,७७२.९३
५	भुक्तानी दिनुपर्ने सफ्टवर नविकरण खर्च	१०३,०५५.००	३७,५१५.००
६	कर्मचारी कल्याणकारी कोष	७२१,७७३.८९	७२४,३७६.३२
७	भुक्तानी दिनुपर्ने कर्मचारी बोनस	५२४,३२३.९२	४४१,९६८.४८
८	भुक्तानी गर्नुपर्ने विविध हिसाब	५४,६८०.४१	२६,५१४.६९
९	सम्भावित दायित्व	६१९,४२०.००	६१९,४२०.००
१०	भुक्तानी दिनुपर्ने रेमिटयान्स	-	३५,२४९.३५
११	भुक्तानी दिनुपर्ने आइ.एम.ई.	-	५०,६००.००
	जम्मा	३,६५९,५३८.५८	२,८०५,१११.२८

अनुसूची ५: ऋण नोक्सानी कोष ब्यबस्था

क्र.सं.	बिवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१	असल ऋण (भाखा ननाघेको)	२३९,७९९,५३७.१६	२१३,३३३,१०३.६१
	असल ऋणमा ऋण नोक्सानी कोष (१%) (क)	२,३९७,९९५.३७	२,१३३,३३१.०४
२	शंकास्पद ऋण (१ वर्ष सम्म भाखा नाघेको)	८६६,३५९.००	२,७५०,६१२.३०
	शंकास्पद ऋणमा ऋण नोक्सानी कोष (३५%) (ख)	३०३,२२५.६५	९६२,७१४.३१
३	खराब ऋण (१ वर्ष भन्दा बढी भाखा नाघेको)	७८१,८७१.००	४०,०००.००
	खराब ऋणमा ऋण नोक्सानी कोष (१००%) (ग)	७८१,८७१.००	४०,०००.००
	यस वर्ष सम्मको ऋण नोक्सानी कोष ब्यबस्था	३,४८३,०९२.०२	३,१३६,०४५.३४
	समायोजन : गत वर्षको ऋण नोक्सानी कोष ब्यबस्था	३,१३६,०४५.३४	३,०८२,९९९.२६
	यस वर्ष थप भएको ऋण नोक्सानी कोष ब्यबस्था	३४७,०४६.६८	५३,०४६.०८

अनुसूची ६: बैंक मौज्दात हिसाब

क्र.सं.	बिवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१	मेगा बैंक लिमिटेड	५३३,५८८.४५	२,८४०,२५६.३७
२	एन.एम.वि बैंक लिमिटेड	७८६,७५६.६४	२,२२८,४०२.५४
३	कामना सेवा विकास बैंक लिमिटेड	३,०७२,११३.१३	३,४१७,७३६.३६
४	माछापुच्छ्रे बैंक लिमिटेड	२,६४१,६६५.५६	१,५१३,२१७.११
५	राष्ट्रिय सहकारी बैंक लिमिटेड	२,४२२,७९६.१३	३,१५६,४२७.६२
६	प्राईम कमर्सियल बैंक लिमिटेड	२,२३३,०२५.७२	५,३१९,३६२.०३
७	कृषि विकास बैंक लिमिटेड	७,३४१.६६	७,००४.६०
८	नेफ्स्कून	११,३६६,०८३.७५	१,६६९,८७४.०८
९	नेफ्स्कून मुद्रति	२०,०००,०००.००	२५,०००,०००.००
	जम्मा	४३,०६३,३७१.०४	४५,१५२,२८०.७१

[Handwritten signatures and initials]

[Handwritten signature]

अनुसूची ७: लगानी हिसाब

क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	जिल्ला सहकारी संघ	१०,०००.००	१०,०००.००
२	कास्की बचत तथा ऋण सहकारी संघ	५,०००.००	५,०००.००
३	राष्ट्रिय सहकारी बैंक लि.	१०,०००.००	१०,०००.००
४	नेफ्स्कून	५५५,१००.००	५५५,१००.००
	जम्मा	५८०,१००.००	५८०,१००.००

अनुसूची ८: कर्जा तथा सापट लगानी हिसाब

क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	व्यवसायिक कर्जा	८४,४७५,१११.००	७८,९३१,८०२.१४
२	कृषि कर्जा	२५,१२१,२५६.३४	२९,६७६,५०४.५०
३	आवास कर्जा	६४,२४०,३५२.१८	५७,८८०,९७९.००
४	शैक्षिक कर्जा	२२,०१७,६५८.००	१०,६९०,२०५.००
५	वैदेशिक रोजगार कर्जा	२,३४२,४७९.००	२,५२३,५०९.००
६	व्यक्तिगत कर्जा	९,१६६,८४४.००	८,९९१,२११.६८
७	युवा स्वरोजकार कर्जा	१६६,१३९.६४	१,३६९,८२८.५९
८	जग्गा खरीद कर्जा	३१,५३२,९२७.००	२४,२०९,६७६.००
९	निक्षेप कर्जा	२,३८५,०००.००	१,८५०,०००.००
	जम्मा	२४१,४४७,७६७.१६	२१६,१२३,७१५.९१

अनुसूची ९: अन्य चालु सम्पत्ति

क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	कर्जामा पाउनुपर्ने बाँकी ब्याज	२५७,४८१.१६	२५९,५०८.२०
२	अग्रिम आयकर दाखिला	१,०२६,७०८.७८	४४३,८६०.००
३	बैङ्क ब्याज तथा रेमिट आम्दानीको टि.डि.एस.	७,६३८.४७	३०९,६८०.००
४	अन्य पाउनुपर्ने	२४३,०६६.३१	१३,६९५.३८
५	मौज्दात हिसाब	१५६,८२२.४०	१८२,९७२.९४
६	अग्रिम बिमा	-	३,१०५.६०
७	टि.डि.एस बापत	९,८७४.००	-
८	सम्भावित सम्पत्ति	६१९,४२०.००	६१९,४२०.००
९	बतास पे	-	१२९,९३१.८३
१०	आइ.एम.ई रेमिट	-	३७,१००.००
११	एडभान्स दिईएको	६०,४२१.२८	१०,६५९.८३
१२	हिमाल रेमिट	-	११३,५५०.००
११	धरौटी:		
११.१	दुरसंचार धरौटी	१,५००.००	१,५००.००
११.२	कृषि सामाग्री धरौटी	७,०००.००	७,०००.००
११.३	आइ.एम.ई को-अपरेटिभ	०.००	२००,०००.००
११.४	आइ.एम.ई पे	३००,०००.००	३००,०००.००
११.५	वर्ल्ड लिङ्ग इन्टरनेट	३,०००.००	५००.००
	जम्मा	२,६९२,९३२.४०	२,६३२,४८३.७८

[Handwritten signatures and initials]

[Handwritten signature]

अनुसूची ११: ब्याज खर्च

क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	बचतमा ब्याज खर्च	१५,१६०,९२०.८४	१२,६११,५९६.६७
२	ब्याज खर्च (बाह्य ऋण)	७०,१२९.७५	१२०,१२८.९१
३	कोरोना लकडाउतमा ब्याजमा दिइएको छुट	-	१७६,७२८.५९
	जम्मा	१५,२३१,०५०.५९	१२,९०८,४५४.१७

अनुसूची १२: अन्य आम्दानी





क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	सेवा शुल्क	९५५,४१५.५०	८१५,७४५.००
२	रेमिटयान्स आम्दानी	३९,१५३.४६	३०,७०९.०३
३	विलम्ब शुल्क	१७,३०२.००	५९,७३६.०८
४	प्रवेश शुल्क	१०,६००.००	९,१००.००
५	कर्मचारी बोनस बाट फिर्ता	२६,०१८.६७	५७३,०१३.३५
६	अन्य आम्दानी	१८,०३६.७४	१६,९६६.५४
७	खाता बन्दी शुल्क	२,६००.००	४,२००.००
८	एस.एम.एस. शुल्क आम्दानी	१०,०७४.८१	५,५५०.००
९	हर्जाना शुल्क	१३९,६०८.८८	-
	जम्मा	१,२१८,८१०.०६	१,५१५,०२०.००

अनुसूची १३: कर्मचारी खर्च

क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	तलव तथा ग्रेड	२,०३४,२३२.००	१,६५३,९९५.५०
२	संचयकोष थप	१३३,१२५.६०	१०१,८७३.८०
३	बिदाको तलव	२४,४३०.००	५६,७१४.००
४	यातायात भत्ता	७,५००.००	३,३००.००
५	अन्य भत्ता	८६,१००.००	१३३,०००.००
६	महङ्गी/प्रोत्साहन भत्ता	८३,४००.००	८३,०००.००
७	कर्मचारी पोशाक खर्च	५९,५००.००	५९,५००.००
	जम्मा	२,४२८,२८७.६०	२,०९१,३८३.३०

अनुसूची १४: प्रशासनिक खर्च



क्र.सं.	विवरण	यस बर्षको (रु)	गत बर्षको (रु)
१	टेलिफोन तथा संचार खर्च	३५,१३४.३२	३१,३०५.१६
२	विजुली तथा पानी खर्च	५९,०८५.००	१५,०७७.००
३	इन्धन तथा यातायात खर्च	१८,४८७.००	१०,८५९.००
४	वैङ्क चार्ज	२,६५८.०१	१,४०५.००
५	विमा खर्च	११,८५१.८०	७,०१८.००
६	सफ्टवेयर नविकरण खर्च	७२,५४०.००	३३,९००.००
७	लेखापरिक्षण शुल्क	७५,०००.००	४५,२००.००

८	मसलन्द तथा छपाइ खर्च	१४५,८०५.७१	७१,३५६.६५
९	बैठक भत्ता	१६३,८००.००	१४०,४००.००
१०	नविकरण खर्च	१०,०००.००	३,०००.००
११	दर्ता तथा नविकरण खर्च	१०,९००.००	२५,३१०.००
१२	साधारण सभा खर्च	९१५,२१४.००	८७१,६१७.००
१३	कार्यालय सञ्चालन खर्च	-	२७,८५५.००
१४	जलपान खर्च	-	३३,०६२.००
१५	सूचना तथा समवेदना खर्च	११,५००.००	८,०००.००
१६	कर्मचारी तालिम खर्च	३००,१४३.००	६,५९९.९९
१७	पुस्तक तथा पत्रपत्रिका खर्च	४७,०००.००	४०,८००.००
१८	लक्ष्मी पुजा खर्च	४,८१०.००	१,७५०.००
१९	प्रोबेसन नविकरण तथा कार्यक्रम खर्च	४५,०००.००	८७,०००.००
२०	अतिथी सत्कार तथा जलपान खर्च	७३,७१५.००	५,८५०.००
२१	यातायात खर्च	४४,४५०.००	-
२२	अध्यक्ष भत्ता	३०,०००.००	३०,०००.००
२३	दैनिक भ्रमण खर्च	-	१९,४००.००
२४	एस.एम.एस खर्च	-	२,०००.००
२५	मेडिकल खर्च(कर्मचारी कोरोना परीक्षण,मास्क,सेनिट्याइजर)	१,७००.००	६,०००.००
२६	वर्ल्डलिङ्ग इन्टरनेट इन्स्टलेसन चार्ज	-	२,७२८.९०
२७	दिबस तथा कार्यक्रम खर्च	७४,६५०.००	४२,९६२.००
२८	कार्यालय सामाग्री	१२,३९२.००	-
२९	सर्वेक्षण खर्च	११,७३७.००	-
३०	अन्य खर्च	२४,७९६.८३	५,५६०.००
३१	कर तथा दस्तुर	-	४४,५००.००
	जम्मा	२,२०२,३६९.६७	१,६२०,५१५.७०

अनुसूची १५: मर्मत संभार खर्च

क्र.सं.	बिवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
१	मर्मत खर्च (समूह क)	१०१,६८९.३६	२५,५४५.००
२	मर्मत खर्च (समूह ख)	२८,२३०.००	३५,९९५.००
३	मर्मत खर्च (समूह घ)	-	२५०.००
४	मर्मत खर्च (समूह ग)	८,९९४.९८	९,४०५.००
	जम्मा	१३८,९१४.३४	७१,१९५.००


जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

पोखरा-१९, कास्की

स्थिर सम्पत्ति तथा ह्रासकटि विवरण (आ.व. २०७८/७९) लेखा अनुसार

अनुसूची १०

विवरण	ह्रास कट्टी दर %	परल मूल्य				ह्रासकट्टी यस वर्षको रु.	बाँकी मूल्य	
		गत वर्षको रु.	थप	लेखा बमोजिम	बिक्रि	मौज्दात	यस वर्षको अन्तमा रु.	गत वर्षको अन्तमा रु.
समूह 'क'								
जग्गा	०	१४०,०००.००	-	-	-	१४०,०००.००	१४०,०००.००	१४०,०००.००
भवन तथा कम्पाउण्ड	५	१,७९७,७९९.८९	६८८,३२४.०७	६८८,३२४.०७	-	२,४८६,१२३.९६	२,३६१,८१७.७६	१,७९७,७९९.८९
समूह 'ख'								
कार्यालय सामग्री	२५	१४५,४०६.२५	५,०००.००	५,०००.००	-	१५०,४०६.२५	११२,८०४.६९	१४५,४०६.२५
कम्प्युटर तथा प्रिन्टर	२५	१८४,५४०.६४	१००,५००.००	१००,५००.००	-	२८५,०४०.६४	२१३,७८०.४८	१८४,५४०.६४
फर्निचर	२५	१७०,४४८.४२	२३४,४९९.७१	२३४,४९९.७१	-	४०४,९४८.१३	३०३,७११.०९	१७०,४४८.४२
स्टिल फर्निचर	२५	२८,२४५.५१	-	-	-	२८,२४५.५१	२१,१८४.१३	२८,२४५.५१
अन्य सम्पत्ति	२५	९,३७९.८५	२९,९९८.५७	२९,९९८.५७	-	३९,३७८.४२	२९,५३३.८२	९,३७९.८५
प्रोजेक्टर	२५	२६,९४८.५७	-	-	-	२६,९४८.५७	२०,२११.४२	२६,९४८.५७
ईन्टरकम	२५	११,२०६.९६	-	-	-	११,२०६.९६	८,४०५.२२	११,२०६.९६
हजिर मेसिन	२५	१४,१४९.९४	-	-	-	१४,१४९.९४	१०,६१२.४६	१४,१४९.९४
सि.सि क्यामरा	२५	२,०३२.०९	४०,२४३.००	४०,२४३.००	-	४२,२७५.०९	३१,७०६.३२	२,०३२.०९
थर्मल गन (थर्मोमिटर)	२५	२,४७५.००	-	-	-	२,४७५.००	१,८५६.२५	२,४७५.००
लाइट बोर्ड	२५	१२,५१२.५०	-	-	-	१२,५१२.५०	९,३८४.३८	१२,५१२.५०
समूह 'ग'								
सवारी साधन	२०	१०६,३६७.७९	-	-	-	१०६,३६७.७९	८५,०९४.२३	१०६,३६७.७९
समूह 'घ'								
अन्य सम्पत्ति	१५	३६,८०३.०४	१४५,७६३.१९	१४५,७६३.१९	-	१८२,५६६.२३	१५५,१८१.३०	३६,८०३.०४
समूह 'ङ'								
सफ्टवेयर	७	१०,६१६.५३	-	-	-	१०,६१६.५३	९,०९९.८९	१०,६१६.५३
वेब साईट	३	११,२००.००	-	-	-	११,२००.००	७,४६६.६७	११,२००.००
यस वर्षका मौज्दात (रु.)		२,७१०,१३२.९९	१,२४४,३२८.५४	१,२४४,३२८.५४	-	३,९५४,४६१.५३	३,५२१,८५०.१०	२,७१०,१३२.९९

जि. मि. ७९

सहकारी

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

पोखरा-१९, कास्की

स्थगन कर (सम्पत्ति/दायित्व)

क्र.सं	विवरण	लेखा अनुसार	कर अनुसार	फरक	स्थगन कर (सम्पत्ति/दायित्व)
१	स्थिर सम्पत्ति	३,५२१,८५०.१०	३,४९७,३५०.०७	(२४,५००.०३)	(३,६७५.००)
	न्यून : गत वर्षको				३,५८३.२४
	यस वर्षको स्थगन कर आम्दानी/(खर्च)				(९९.७७)






जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.

पोखरा-१९, पुरन्चौर

अनुसूची १६ : प्रमुख लेखानीति तथा टिप्पणीहरू

आर्थिक वर्ष २०७८-७९

१. संस्थाको परिचय :

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ (संशोधित २०७४) बमोजिम स्थापना भएको हो । संस्थाको मुख्य कार्यालय पोखरा १९, कास्की जिल्लामा रहेको छ । संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, ५, ११, १६, १९, २५ रहेको छ । यस संस्थाको स्थायी लेखा नम्बर ३०४७६६१४३ रहेको छ ।

संस्थाको प्रमुख गतिविधिहरूमा बचत सकलन तथा ऋण लगानी पर्दछन् । यी गतिविधिहरू संस्थाले आफ्नो कार्य क्षेत्र भित्रका शेयर सदस्यहरूलाई प्रदान गर्दै आएको छ । संस्थाको मुख्य उद्देश्य आफ्नो कार्य क्षेत्र भित्रका शेयर सदस्यहरूबाट बचत सङ्कलन गरी सदस्यहरूलाई नै व्यवसायिक, कृषि, हायरपचेज तथा विविध कर्जाहरू उपलब्ध गराउनु हो ।

२. लेखाङ्कनको आधार तथा अनुपालना

२.१ वित्तीय विवरणहरू अन्यथा उल्लेख गरिएकोमा बाहेक (Historical Cost Approach) ऐतिहासिक लागत अवधारणा, सर्वमान्य लेखा सिद्धान्त तथा सहकारीमा प्रचलित लेखा नीति, नेपाल लेखामान (Nepal Accounting Standard), सहकारी ऐन, नियमावली तथा निर्देशिका बमोजिम दोहोरो लेखा प्रणाली अनुसार तयार गरिएको छ । जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय विवरण, जसले २०७९ साल आषाढ मसान्तको वित्तीय स्थिति विवरण, सो मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को आय व्यय विवरण, नगद प्रवाह विवरण, इक्विटिमा भएको परिवर्तन तथा वित्तीय विवरणहरूसँग सम्बन्धित लेखा नीति तथा टिप्पणीहरू सोहि सिद्धान्त तथा लेखामान बमोजिम तयार गरिएका छन् । अन्यथा उल्लेख गरिएकोमा बाहेक ती लेखा नीतिहरूको पालना निरन्तर रूपमा लागू गरिएको छ ।

२.३ निरन्तरताको आधार

संस्थाको व्यवस्थापनले आफ्नो व्यवसाय निरन्तर रूपमा (Going Concern Basis) चलि रहन्छ भन्ने क्षमताको समीक्षा गरेको छ । संस्थाको व्यवसाय भविष्यमा निरन्तर चलि रहनको लागि व्यवस्थापनसँग पर्याप्त स्रोतहरू छन् भनी विश्वस्त छ ।

३. प्रमुख लेखा नीति तथा टिप्पणीहरू

वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू बुदाँ नं ३.१ बाट उल्लेख गरिएका छन् । वित्तीय विवरणहरू निरन्तरताको आधारमा तयार गरिएको छ । लेखामान नीति र धारणाहरू लेखामान अनुरूप लागू गरिएको छ र कुनै फरक नीति र धारणाहरू अपनाएको अवस्थामा त्यसलाई विशेष रूपमा उल्लेख गरिएको छ ।

३.१ नगद र बैंक मौज्दात

नगद र बैंक मौज्दातमा संस्थाले अल्पकालिन प्रतिबद्धता पूरा गर्न प्रयोग गर्ने नगद मौज्दात र बैंक तथा वित्तीय संस्थाहरूमा रहेको नगद मौज्दात पर्दछ । नगद र बैंक मौज्दातलाई वित्तीय स्थितिको विवरणमा किताबी लागतमा पहिचान गर्ने नीति रहेको छ ।

३.२ ऋण लगानी,

संस्थाले सहकारी “ऋण लगानी नीति” अन्तर्गत रही आफ्ना सदस्यहरूलाई निम्न शिर्षकहरूमा ऋण दिने तथा असुली गर्ने गरेको छ ।

१. व्यवसायिक ऋण

५. शैक्षिक ऋण

९. व्यक्तिगत ऋण

२. जग्गा खरीद ऋण

६. आवास ऋण

३. युवा स्वरोनगार ऋण

७. वैदेशिक रोजगार ऋण

४. निक्षेप ऋण

८. कृषि ऋण



३.२.१ ऋण नोक्सानी कोष व्यवस्था :

संस्थाले लगानीमा रहेका सम्पूर्ण ऋणहरूलाई सहकारी ऐन, नियमावली तथा सहकारी मापदण्ड बमोजिम असल, शंकास्पद र खराब कर्जामा वर्गिकरण गरी क्रमशः १%, ३५% र १००% ले हुन आउने रकमलाई ऋण जोखिम व्यवस्था गर्ने नीति लिएको छ ।

३.३ स्थिर सम्पत्ति तथा उपकरण

३.३.१ कुनै पनि सम्पत्ति तथा उपकरणसँग सम्बन्धित भविष्यमा १ वर्ष पछि सम्म आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना छ र वस्तुको लागत विश्वासिलो तरिकाले मापन गर्न सकिन्छ भने सो लागत मुल्यलाई सम्पत्तिको रूपमा पहिचान गर्ने नीति रहेको छ । लागतमा खरिद मुल्य, फिर्ता नहुने कर र सम्पत्तिलाई कार्यालय सम्म ल्याउनको लागि लाग्ने ढुवानी, ज्याला खर्चलाई लिने नीति रहेको छ ।

३.३.२ खरिद गरिएको कम्प्यूटर सफ्टवेयर लाइसेन्सहरूको खरिद गर्न र प्रयोग गर्न सकिने अवस्थामा ल्याउनको निम्ति लागेको लागतलाई पूँजीकृत गरिन्छ । कम्प्यूटर सफ्टवेयर लागतलाई अपेक्षित उपयोगी अवधिको आधारमा परिशोधित गरिन्छ । सफ्टवेयर चालु अवस्थामा राख्न लाग्ने रकमलाई खर्चको रूपमा मान्यता दिइन्छ । सफ्टवेयरलाई प्रयोगको लागि उपलब्ध मिति देखि समादर विधिमा, अनुमानित उपयोगी अवधिमा नाफा वा नोक्सान हिसाबमा यसको अपलेखन गरिन्छ ।

३.३.३ स्थिर सम्पत्तिमा ह्रासकट्टि घट्दो ह्रास प्रणालीको आधारमा आयकर ऐन, २०५८ ले व्यवस्था गरे बमोजिमको दरमा गर्ने नीति रहेको छ :

भवन	५ %
कार्यालय सामान, फर्निचर तथा उपकरण	२५%
सवारी साधन	२० %
प्लान्ट एण्ड मेसिनेरी तथा अन्य सम्पत्ति	१५ %
सफ्टवेयर तथा लिजहोल्ड सम्पत्ति	प्रयोग हुने वर्षको आधारमा

।

३.४ आयकर दायित्व

कर खर्चमा चालु कर र स्थगन, कर खर्च पर्दछ । चालु कर भनेको यस वर्षको नाफा वा नोक्सानमा हुने अपेक्षित तिर्नु पर्ने करको रकम हो जुन नेपाल सरकारबाट लागू गरिएको करका दरहरू प्रयोग गरी गणना गरिन्छ र अधिल्लो वर्षहरूमा तिर्नु पर्ने कर पनि समायोजन गरी गणना गरिन्छ ।

३.५ सदस्यहरूबाट निक्षेप

संस्थाले आफ्ना सदस्यहरूबाट दैनिक, मासिक, क्रमिक, आवधिक निक्षेप संकलन गर्दछ ।

३.६ आम्दानीको लेखाइकन

आम्दानी भनेको साधारण गतिविधिहरूको क्रममा उत्पन्न हुने आर्थिक लाभहरूको प्रवाह हो जसले इक्विटीमा वृद्धि हुन्छ । आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना प्रबल भएमा र त्यसको उपयुक्त मापन गर्न सकेमा मात्र आम्दानीको लेखाइकन गरिन्छ । आम्दानीको प्राप्तीको सम्भावना नरहेको अवधिमा आम्दानीको लेखाइकन गरिएको छैन । आम्दानी अर्न्तगत ब्याज आम्दानी, लाभांश आम्दानी, विप्रेषण आम्दानी आदि पर्दछन् ।

३.६.१ ब्याज आम्दानी

संस्थाबाट लगानी गरिएको कर्जा रकममा ब्याज हिसाब गर्दा ३६५ दिनलाई एक वर्ष मानी ब्याज गणना गरिएको छ । कर्जा सापटीको ब्याज नगद आधार (Cash Basis) मा आम्दानी जनाइएको छ ।

३.६.२ लाभांश आम्दानी

लाभांश प्राप्त भइसकेपछि मात्र लाभांश आम्दानी जनाउने नीति रहेको छ ।

३.६.३ अन्य आम्दानी

अन्य आम्दानीको हकमा पाकेको तर प्राप्त भइनसकेका आम्दानीलाई प्रोदभावी आधारमा (Accrual Basis) मा आम्दानी जनाउने नीति लिएको छ ।

Signature
Chairman
Postmark

३.७ खर्चको लेखाङ्कन

- (क) निक्षेपमा ब्याज गणनाको आधार : निक्षेपमा भुक्तानी गर्नुपर्ने ब्याजलाई ३६५ दिनको आधार मानी गणना गर्ने नीति रहेको छ ।
- (ख) ब्याज खर्चको लेखाङ्कन नीति : निक्षेपमा तिर्नुपर्ने ब्याज तथा कर्जा सापटमा तिर्नु पर्ने ब्याज रकमलाई प्रोदभावी आधार (Accrual Basis) मा लेखाङ्कन गर्ने गरिएको छ ।
- (ग) अन्य खर्चहरूको लेखाङ्कन नीति: अन्य खर्चहरूलाई प्रोदभावी आधार (Accrual Basis) मा खर्च जनाइएको छ।

३.९ शेयर पूँजी र कोषहरू

सहकारी ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार संस्थाको कार्यक्षेत्र भित्र बसोवास गर्ने १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरीकहरू कम्तीमा एक शेयर खरिद गरि सदस्य हुन पाउने व्यवस्था गरिएको छ । संस्थाको शेयर पूँजी विनियममा उल्लेख गरे बमोजिम रहेको छ ।

सहकारी ऐन, २०७४ को दफा ६८ बमोजिम भएको व्यवस्था अनुसार संस्थाले आर्थिक वर्षको खूद मुनाफा निम्न बमोजिम कोष बाँडफाँड गरेको छ :

क्र.सं.	कोष	%
१	जगेडा कोष	२५
	जगेडा कोष पछिको नाफा ७५%को	
२	संरक्षित पूँजी फिर्ता कोष	२५
३	सहकारी प्रवर्द्धन कोष	०.५
	बाँकी रहेको नाफाको	
४	शेयर लाभांश कोष	७०
५	सहकारी विकास कोष	५
६	सहकारी शिक्षा कोष	५
७	सामूदायिक विकास कोष	५
८	घाटापूर्ति कोष	५
९	जोखिम व्यवस्थपन कोष	५
१०	स्थिरीकरण कोष	५

३.१२ कोषहरूको समायोजन

खर्च हुन बाँकी रहेका गत आ.व.का कोषहरूलाई संस्थाको संचालक समितिको बैठकको निर्णय बमोजिम जगेडा कोषमा सारिएको छ ।

३.१३ अनुसूचीहरूको सान्दर्भिकता : अनुसूची १ देखि १६ वित्तिय प्रतिवेदनका अभिन्न अङ्ग हुन् ।

३.१४ पुन वर्गिकरण तथा पुनर्गठन : गत वर्षका अंकहरू आवश्यकता अनुसार पुनवर्गिकरण र पुनर्गठन गरिएका छन् ।

